

मिति २०७७ साल आश्विन १६ गतेको लिखु गाउँ कार्यपालिकाको बैठक निर्णयहरु ।

प्रस्तावित विषयहरु:-

१. समिक्षा सम्बन्धमा ।
२. कार्यपालिका समिति पुनः गठन सम्बन्धमा ।
३. सडक सुधार कार्यक्रम सम्बन्धमा ।
४. सार्वजनिक भवन व्यवस्थापन सम्बन्धमा ।
५. विधेयक सम्बन्धमा ।
६. विशेष सभा सम्बन्धमा ।
७. चाडपर्व व्यवस्थापन सम्बन्धमा ।
८. सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।
९. साना सिंचाई योजना बैंक सम्बन्धमा ।
१०. भुकम्प पिडित पेशि तारिख सम्बन्धमा ।
११. विविध

निर्णयहरु:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरु क्रमशः कार्यान्वयन भई रहेको अवस्थामा निर्णयहरुको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला पक्षहरु बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो । साथै प्रमुख प्रशासकीय अधिकृतद्वारा यस बैठकमा हाल सम्मको आय व्यव विवरण तथा प्रशासनिक गतिविधिको विषयमा जानकारी गराईयो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा कार्यपालिकाको समितिको पुनःगठन गर्ने सम्बन्धमा प्रयाप्त छलफल तथा गृहकार्य गरी अर्को बैठकबाट निर्णय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा मिति २०७७/०५/२९ गतेको कार्यपालिकाको बैठकको निर्णयानुसार गाउँपालिकाका मुख्य सडकहरुको मर्मत तथा सुधारको लागि वडा कार्यालयबाट प्राप्त सुधार गर्नु पर्ने सडकहरुको मर्मत गर्न देहाय बमोजिम सर्वसम्मतबाट निर्णय गरियो ।
क) देहायका सडक खण्डहरु दर्शै तथा तिहारमा आवजावत गर्न सहज हुने हिसाबले प्राविधिक लागत ईस्टिमेट अनुसार यथासिघ्र मर्मत गर्ने ।

वडा नं.	मर्मत गर्नु पर्ने सडकको खण्ड
१	दारिमबोट-रातमाटा खण्ड
	बाघखोर- रामेश्वर खण्ड
२	पिपल गैरा - सुन्तले खण्ड
	हुलाकचौर - मुलपधेरो - रानिवन खण्ड

३	कुटिडाँडा - बाघखोर खण्ड
	बाघखोर - स्वास्थ्य चौकि - जोगिडाँडा खण्ड
४	बांगेपिपल - पालिका कार्यालय - घुरबिसे खण्ड
	कुटिडाँडा - जुकेखोला खण्ड
५	कुटिडाँडा - मझुवा खण्ड
६	वडा नं. ६,७,८ मूल सडक - खोलाखर्क खण्ड
	नौलेडाँडा - आरुबोटे खण्ड
	राम्चे - खाल्टे - ढाँड पाखाबारी खण्ड
७	पोखरी - कोप्चे सडक खण्ड
८	सिरिसे - पोखरी खण्ड
	धारापानि - दम्की खण्ड
	जाल्पा - पिङ्डाँडा खण्ड
९	लिम्ति - वाचु - भञ्ज्याङ् खण्ड
	लिम्ति - पर्वजे - बोलकति खण्ड

ख) थप सडक खण्ड मर्मत गर्नु पर्ने अवस्था रहेमा आवश्यकता अनुसार वडा कार्यालयको माग अनुसार लगत ईस्टिमेट गरि प्रचलित कानून अनुसार मर्मत गर्ने ।

ग) उल्लेखित कार्यको लागि निर्मित सार्वजनिक सम्पतिको मर्मत सम्भार खर्च शिर्षकबाट खर्च गर्ने ।

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा सार्वजनिक भवन व्यवस्थापन सम्बन्धी यस बैठकमा प्रस्तुत प्रस्ताव माथि पर्याप्त छलफल तथा आगामि बैठकमा थप निर्णयका लागि कार्यपालिका सदस्यहरूलाई प्रस्तावको छायाप्रति वितरण गर्ने सर्वसम्मतबाट निर्णय गरियो । प्रस्ताव यसै साथ संलग्न छ ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा विधेयक समितिबाट यस बैठकमा प्रस्तुत देहाय बमोजिमका विधेयकहरू गाउँ सभाबाट पारित गर्नको लागि सिफारिस तथा अनुमोदन गर्ने व्यवस्था भए बमोजिम आगामि बैठकमा अनुमोदन हुने गरी पर्याप्त छलफलको लागि कार्यपालिकाको सदस्यलाई विधेयकको छायाप्रति वितरण गर्ने सर्वसम्मतबाट निर्णय गरियो । विधेयकहरू यसै साथ संलग्न छ ।

क) प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७

ख) वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७

ग) स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, २०७५ लाई दोस्रो पटक संशोधन गर्न बनेको विधेयक, २०७७

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा यसै बैठकको प्रस्ताव नं. ५ मा पेश भएका कानून तर्जुमा गर्न अति आवश्यक भएकोले विशेष गाउँ सभाको अधिवेशन २०७७ सालको कार्तिक महिनाको २४ गते बोलाउन सर्वसम्मतबाट निर्णय गरियो ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा आगामि आसन्न नेपालिहरूको महान चाड विजया दशमी, सुभ दिपावली तथा छठ पर्वको सन्दर्भमा देहाय बमोजिम निर्णय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
- क) कार्यालयको सुरक्षार्थ पालिका प्रहरीको उचित परिचालन गर्ने ।
- ख) समुदायमा चाडवाडको समयमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सुरक्षा निकायसँग समन्वय गर्ने ।
- ग) कोरोना (कोभिड १९) महामारीलाई फैलिन नदिन जनस्वास्थ्य मापदण्डहरूको पुर्ण रुपमा अबलम्बन गर्न र संयमित रहन जनचेतना फैलाउने ।
- घ) विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा एकिकृत शुभकामना सन्देश प्रवाह गर्ने ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा सामाजिक सुरक्षा भत्ता वितरणको लागि लाभग्राहिहरूको बैंकमा खाता खोल्न अनिवार्य रुपमा बैंकिङ् माध्यमबाट भत्ता वितरण गर्ने र सो कार्यको लागि नजिकको बैंक संग समन्वय गरी कार्य अगाडि बढाउने सर्वसम्मतबाट निर्णय गरियो ।
९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा साना सिंचाई कार्यक्रमको योजना बैंकको स्थापना गर्नको लागि सबै वडाहरूको सिंचाई योजनाहरूको विवरण कृषि विकास समिति मार्फत गाउँ कार्यपालिकाको आगामि बैठकमा पेश गरी थप निर्णय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा भुकम्प पिडितहरूले घर निर्माणको लागि पेश गरेको मुद्दाको पेशि तारिख सम्बन्धितलाई जानकारी गराई मिति २०७७/०६/२२ गते भर्चुअल बैठक सञ्चालन यस कार्यालयबाट गर्ने गरी राष्ट्रिय पुन निर्माण प्राधिकरण संग आवश्यक समन्वय गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
११. निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा आवश्यकता अनुसार अर्को बैठक बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।